



## दार्मा गाउँपालिका द्वारा प्रकाशित

खण्ड १ सल्यान वैशाख ९ गते २०७६ साल (संख्या १८)

दार्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

कर्णाली प्रदेश, नेपाल

अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी दार्मा गाउँपालिकाले सर्वसाधरणको जानकारीकोलागि यो कार्यविधि प्रकाशन गरी जारी गरेको छ ।

संवत् २०७६ को कार्यविधि न. १३

अपांगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि, २०७६

प्रस्तावना नेपालको संविधान, अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ तथा संयुक्त राष्ट्रसंघले पारीत गरी नेपाल सरकारले हस्ताक्षर समेत गरेको अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी २००६ ( Convention on the Right of Person with Disabilities CRPD ) को उद्देश्य, मर्म र भावना बमोजिम अपांगता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यविधि बनाउन बाझ्छनिय भएकाले अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी दार्मा गाउँपालिकाले देहायको कार्यविधि जारी गरेको छ ।

## परिच्छेद १

### प्रारम्भिक

#### १. सक्षिप्त नाम र प्रारम्भ :

- (क) यस कार्यविधिको नाम “अपांगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि, २०७६” रहेको छ ।
- (ख) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

#### २. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

- (क) “ऐन” भन्नाले अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ (पहिलो संसोधन २०७५ समेत) सम्झनु पर्दछ ।
- (ख) “नियमावली” भन्नाले अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार बने नियमावली सम्झनु पर्दछ ।
- (ग) “स्थानिय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्दछ ।
- (घ) “वडा कार्यालय” भन्नाले स्थानिय तहको वडा कार्यालय सम्झनु पर्दछ ।
- (ङ) “समन्वय समिति” भन्नाले अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ (पहिलो संशोधन २०७५ समेत) को दफा ४२ बमोजिमको स्थानिय समन्वय समिति सम्झनु पर्दछ ।

## परिच्छेद २

### उद्घेश्य र मापदण्ड

#### ३. उद्घेश्य : यस कार्यविधिको उद्घेश्य देहाय बमोजिम रहेका छन् ।

- (क) विभिन्न प्रकारका अपांगता भएका नेपाली नागरीकहरूको पहिचान गरी उनीहरूलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, त्यस्ता सेवा सुविधाहरूको लागि योजना निर्माण गर्न र स्थानिय तह देखि नै विभिन्न प्रकृतिका अपांगता भएका व्यक्तिहरूको वर्गीकृत लगत राख्न सहज तुल्याउने ।

- (ख) अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तराष्ट्रीय महासन्धि २००६ ( CRPD ) मा नेपाल सरकारले

जनाएको प्रतिवद्धता बमोजिम अपांगता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा सेवा सुविधाहरु उपलब्ध गराउन सहज बनाउने ।

(ग) अपांगताको प्रकृति, वर्गीकरण र अवस्थाका आधारमा अपांगता भएका व्यक्तिले पाउने सेवा, सुविधा र अवसरको प्राथमिककरण गर्न सहयोग गर्ने ।

#### ४. परिचय पत्र वितरणका मापदण्ड देहाय बमोजिम रहेका छन् :

अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको अनुसूचीमा प्रकृतिका आधारमा अपांगतालाई दश (१०) प्रकारमा वर्गीकरण गरीएको छ । अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको अनुसूचीमा उल्लेखित गम्भीर्यताको आधारमा गरीएको अपांगताको वर्गीकरण गरी देहायका चार (४) समूहका परिचय पत्र वितरण गरीनेछ :

##### (क) पूर्ण असक्त अपांगता :

तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई "क" वर्गको परिचय पत्र उपलब्ध गराईनेछ जुन रातो रंगको पृष्ठभूमिमा जारी गरीनेछ ।

(१) व्यक्तिको शारीरिक, मानसिक वा ईन्ड्रिय सम्बन्धी प्रणालीहरुमा भएको क्षति र यसले ल्याएका कार्यगत विचलनको अवस्था असाध्य गम्भीर भई अरुको सहयोग लिएर पनि दैनिक जिवन सम्पादन गर्न असाध्यै कठिन हुने व्यक्ति ,

(२) सामान्य भन्दा सामान्य दैनिक कियाकलापहरु पनि स्वयं गर्न नसक्ने र अन्य व्यक्तिको सहयोग आवश्यक पर्ने, तिब्र बौद्धिक अपांगता भएका व्यक्तिहरु , तिब्र रूपमा अटिज्म प्रभावित व्यक्ति,पूर्ण रूपमा श्रवणदृष्टिविहिन व्यक्तिहरु,

(३) दुई वा सो भन्दा वढी प्रकृतिका शारीरिक, मानसिक वा ईन्ड्रिय सम्बन्धी क्षति भई सबै जसो दैनिक कियाकलापहरु अन्य व्यक्तिकै सहयोगमै गर्नु पर्ने अवस्थाका व्यक्तिहरु

(४) निरन्तर रूपमा सघन हेरचाह (स्याहार सुसार) को आवश्यक परिवहने शारीरिक अपांगता भएका व्यक्ति वा मनो सामाजिक अपांगता भएका व्यक्तिहरु ।

##### (ख) अति अशक्त अपांगता :

तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई "ख" वर्गको परिचय पत्र उपलब्ध गराईनेछ जुन निलो रंगको पृष्ठभूमिमा जारी गरीनेछ ।

- (१) शारीरिक, मानसिक वा ईन्द्रिय सम्बन्धि क्षति वा विचलन भएता पनि निरन्तर वा अधिकांश समय सहयोगी, दोभाषे वा मानव पथ प्रदर्शक आदिको सहयोगमा आफ्नो दैनिक कियाकलापहरु लयायत हिड्डुल र संचार गर्न कठिनाई हुने व्यक्तिहरु,
- (२) मष्टिस्क पक्षघात, मेरुदण्डमा चोटपटक वा पक्षघात, हेमोफिलिया, मांशपेशी सम्बन्धी समस्या वा विचलन लगायत अन्य विभिन्न कारणले शरीरको ढाढ, हात, गोडा, कम्मर आदिले काम गर्न नसकि दैनिक आवागमनका लागि द्वील चीयर प्रयोग गर्नु पर्ने अवस्थाका व्यक्तिहरु,
- (३) दुवै हात कुम देखि वा पाखुरा देखि मुनी पुरै नचल्ने वा गुमाएका, विभिन्न कारणले दुवै हात र गोडा गुमाएका वा नचल्ने, कम्मरभन्दा मुनीको भाग गुमाएका वा नचल्ने, दुवै गोडा पूर्ण कियाशिल नभई बैशाखीको प्रयोग गर्ने व्यक्तिहरु,
- (४) दृष्टि विहिन र पूर्ण दृष्टिविहिनको परिभाषा अन्तरगत पर्ने व्यक्तिहरु,
- (५) सञ्चारको लागि निरन्तर दोभाषे आवश्यक पर्ने पूर्ण रूपमा कान सुन्न नसक्ने (वहिरा), दैनिक जिवनका कियाकलापहरु स्वयं गर्न नसक्ने, सिकाईमा समस्या भएका बौद्धिक अपांगता वा अटिज्म भएका व्यक्तिहरु, निरन्तर अरुको सहयोग लिई रहनु पर्ने वहु अपांगता भएका व्यक्तिहरु।

#### (ग) मध्यम अपांगता :

तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई “ग” वर्गको परिचय पत्र उपलब्ध गराईनेछ जुन पहेलो रंगको पृष्ठभूमिमा जारी गरीनेछ।

- (१) कृतिम अंग, क्यालिपर, विशेष प्रकारका जुता जस्ता सहायक सामाग्रीको प्रयोगबाट सामान्य हिड्डुल लगायत दैनिक जिवनका कियाकलापहरु स्वयं गर्न सक्ने,
- (२) विभिन्न कारणले घुडामुनीको अंगमा मात्र प्रभाव परेको तर सहायक सामाग्रीको प्रयोग नगरेर पनि सामान्य हिड्डुल गर्न सक्ने,
- (३) कुम वा पाखुरा भन्दा मुनी एक हात गुमाएका वा हात नचल्ने वा हातले गर्ने काम गर्न नसक्ने,
- (४) दुवै हातको हत्केला भन्दा मुनीका कम्तीमा बुढी औला र चोर औला गुमाएका,
- (५) दुवै गोडाको कुर्कुच्चा भन्दा मुनीको भाग नभएका तर सामान्य हिड्डुल गर्न सक्ने
- (६) मेरुदण्डमा समस्या भई ढाढ कुप्रियको,
- (७) सिकाईमा ढिला भएका दैनिक कियाकलाप स्वयं गर्न सक्ने बौद्धिक अपांगता र अटिज्म भएका व्यक्तिहरु,
- (८) श्रवण यन्त्रको प्रयोगबाट वा ठूलो आवाज मात्र सुन्न सक्ने सुष्टु श्रवण व्यक्तिहरु,

- (९) शल्यकियाबाट स्वर यन्त्र भिकि घाँटीको नलीबाट मात्र बोल्नु पर्ने अवस्था भएका व्यक्तिहरु ,
- (१०) ओठतालु फाटेको कारण बोली अस्पष्ट भएका व्यक्तिहरु ,
- (११) बोल्दा अदिकने, शब्द वा अक्षर दोहोन्याउने समस्या तिब्र भएका भकभके व्यक्तिहरु
- (१२) तिन फिट भन्दा मुनीका होचा पुङ्का व्यक्तिहरु ,
- (१३) चस्मा र श्रवण यन्त्र दुबै प्रयोग गर्ने श्रवण दृष्टिविहिन व्यक्तिहरु, लेन्स वा म्यागनीफायरको प्रयोगबाट मात्र पदन सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरु,
- (१४) अनुवंशिय रक्तश्राब (हेमोफेलिया) सम्बन्धी सम्बन्धी समस्या भई दैनिक जिवनमा कठिनाई हुने व्यक्तिहरु,
- (१५) मानसिक वा मनोसामाजिक अपांगता भएका व्यक्तिहरु ।

#### (घ) सामान्य अपांगता :

तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई “घ” वर्गको परिचय पत्र उपलब्ध गराईनेछ जुन सेतो रंगको पृष्ठभूमिमा जारी गरीनेछ ।

- (१) शारीरिक, मानसिक वा ईन्ड्रिय सम्बन्धी सामान्य विचलन भएका तर दैनिक जिवनका कियाकलापहरु स्वयं सम्पादन गर्न सक्ने ,
- (२) हात वा खुट्टा केहि छोटो भएका, एक हातको हत्केला भन्दा मुनी नचल्ने वा गुमाएका, एक हातको हत्केला भन्दा मुनीका कम्तिमा बुढी औला र चोर औला गुमाएका वा दुबै हातको हत्केला मुनीका कम्तिमा बुढी औला र चोर औला भएका व्यक्तिहरु,
- (३) ठूलो अक्षर पदन सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरु,
- (४) दुबै गोडाको सबै औलाका भागहरु नभएका व्यक्तिहरु,
- (५) श्रवणयन्त्र लगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्तश्रवण व्यक्तिहरु

## परिच्छेद ३

### परिचय पत्र ढाँचा र समन्वय समिति

#### ५. अपांगता भएका व्यक्तिहरुको परिचय पत्रको ढाँचा देहाय बमोजिम हुनेछ

परिचय पत्र बाहक व्यक्तिको व्यक्तिगत विवरण स्पष्ट हुने गरी नागरीकताको प्रमाणपत्रको ढाँचामा यस कार्यविधिको अनुसूची २ बमोजिम एकापटि नेपाली भाषामा र अर्को पटि अंग्रेजी भाषामा लेखिएको माथि दफा ४ मा उल्लेखित मापदण्ड अनुसार एकपृष्ठको परिचय पत्र गामिर्भर्यताको आधारमा गरीएका चार वर्गका अपांगता भएका व्यक्तिलाई चार फरक रंगमा उपलब्ध गराईने छ ।

#### ६. समन्वय समिति सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछ ।

(१) अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ४२ अनुसार अपांगता परिचय पत्र वितरण गर्ने समेत कार्यका लागि दार्मा गाउँपालिकादेहाय बमोजिमको स्थानिय समन्वय समिति रहनेछ :

(क) दार्मा गाउँपालिका उपाध्यक्ष : संयोजक

(ख) दार्मा गाउँपालिकाको निर्वाचित महिला सदस्य मध्यबाट गाउँपालिकाबाट तोकेको महिला सदस्य : सदस्य

(ग) दार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख मध्यबाट गाउँपालिका अध्यक्षले तोकेको व्यक्ति : सदस्य

(घ) दार्मा गाउँपालिका अध्यक्षले तोकेको स्थानिय स्वास्थ्य चौकी वा अस्पतालको चिकित्सक : सदस्य

(ङ) स्थानिय प्रहरी कार्यालयको प्रमुख : सदस्य

(च) अपांगता भएका व्यक्तिको हक हित र संरक्षणमा स्थानिय स्तरमा कार्यरत संघसंस्थाहरु मध्येवाट गाउँपालिका अध्यक्षले मनोनीत गरेको संस्थाको प्रतिनिधि : सदस्य

(छ) गाउँपालिका भित्रका अपांगता भएका व्यक्तिहरु मध्यबाट समन्वय समितिले मनोनयन गरेका एकजना महिला सदस्य सहित ३ जना : सदस्य

(ज) नेपाल सरकार र प्रदेश सरकारका स्थानिय स्तरमा रहेका सम्बन्धित विषय हेर्ने कार्यालयको कार्यालय प्रमुख : सदस्य

(भ) दार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वा निजलेले तोकेको एक जना

: सदस्य सचिव

(२) स्थानिय समन्वय समितिले अपांगता परिचय पत्र वितरणका लागि सिफारीस गर्ने कामका साथै ऐनको दफा ४३ को (च) बमोजिम परिचय पत्र सम्बन्धी कानुनी संरचनागत तथा अन्य सुधार गर्नु पर्ने विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालय लगायत सम्बन्धित निकायमा लेखि पठाउनु पर्नेछ ।

## परिच्छेद ४

### परिचय पत्र वितरण

#### ७. परिचय पत्र वितरण प्रक्रिया देहाय बमोजिम हुनेछ :

(क) अपांगता भएका व्यक्तिको स्थायी ठेगाना भएको स्थानिय तहको वडा कार्यालयमा अपांगता भएका व्यक्ति स्वयं, नीजका अभिभावक वा संरक्षकले अनुसूची १ बमोजिमको ढाँचामा परिचय पत्र प्राप्तिका लागि सबै पुस्ट्याईं गर्ने कागजातहरु दुई प्रति समावेश गरी निवेदन दिनु पर्नेछ ।

(ख) दरखास्तमा आफ्नो नाम, स्थायी ठेगाना, उमेर, अपांगता खुलेको लिखित प्रमाणित प्रतिलिपि, पास पार्ट साईजको (संभव भएसम्म अपांगता देखिने गरी खिचिएको फोटो, अशक्तताको गाम्भिर्यता अवस्था र शरीरका अंगहरूले गर्ने काममा आएको समस्या वा दैनिक कियाकलापमा हुने सिमितताहरूको विवरण सम्लग्न हुनु पर्नेछ ।

यस प्रयोजनको लागि जन्मदर्ता प्रमाण पत्र वा नागरिकताको प्रमाण पत्र वा जग्गाधनि प्रमाण पुर्जा वा शैक्षिक योग्यताको प्रमाण पत्र वा मतदाता परिचय पत्र वा अपाङ्गताको आधारमा कुनै जागिर गरिरहेको भय नियुक्ति पत्र वा त्यो संस्थाले दिएको प्रमाण वा जि.प्र.का. मा दर्ता भएका अपाङ्गता सम्बन्धि कार्य गर्ने संघसंस्थाले गरेको सिफारिस मध्ये कुनै एक वा यस्तै विश्वस्त हुन सक्ने आधार दिने अन्य प्रमाणीत लिखितलाई आधार मानिने छ ।

- (ग) रित पुगि आयको निवेदनमा वडा कार्यालयले निवेदन प्राप्त भएको मितिले बढिमा ३ महिना भित्र निवेदकले पेश गरेका कागजातहरुको एक प्रति कार्यालयमा राखि वडा कार्यालयको सिफारिस सहित एक प्रति गाउपालिका वा नगरपालिकामा पठाउनु पर्दछ ।
- (घ) सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन उपर कुनै कागजात वा प्रमाण नपुगि परिचयपत्रका लागि सिफारिस गर्न उपयुक्त नदेखियमा सो व्यहोरा निवेदकलाई ३ दिना भित्रमा जानकारी दिनुपर्दछ ।
- (ङ) वडा कार्यालयले सिफारिस गर्न नसकिने भनि दिएको जानकारी निवेदकलाई चित नबुझ्ने सुचना पाएको १५ दिन भित्रमा सम्बन्धित स्थानिय तह समक्ष निवेदन दिन सक्नेछ ।
- (च) यसरि प्राप्त भएको निवेदन समेत समावेश राखि स्थानिय समन्वय समितिको वैठकमा पेश गर्नुपर्दछ । निवेदकले पेश गरेको कागजात र अन्य संभाव्य तथ्य प्रमाणका आधारमा निजले परिचय पत्र पाउने देखियो भनी स्थानिय समन्वय समितिले सिफारिस गरेमा निजलाई परिचय पत्र वितरण गरि त्यसको जानकारि निवेदक तथा वडा कार्यालयलाई समेत दिनुपर्दछ ।
- (छ) परिचय पत्रका लागि सिफारिस गर्न कुनै कठिनाई परेमा वडा कार्यालयले चिकित्सक/विशेषज्ञ वा अपाङ्गता भएका व्यक्तिका प्रतिनिधिसंग राय परामर्श लिन सकिन्छ ।
- (ज) सामान्यतया अपाङ्गता भएका व्यक्ति स्वयंले आफ्नो परिचय पत्र बुझिलिनु पर्दछ । अति अशक्त वा पुर्ण अशक्त अपाङ्गता भएको कारणले परिचय पत्र बुझिलिन आउन नसक्ने भएमा वडा कार्यालयको सिफारिसमा परिवारको सदस्य, संरक्षक वा निजको बसोबास गर्न स्थानिय निकायका पदाधिकारीले निजलाई बुझाउने गरि बुझिलिन सक्नेछन् ।
- (झ) परिचय पत्र प्राप्त व्यक्तिको वर्गीकृत लगत स्थानिय तहले कम्युटराइज्ड गरि आफ्नो कार्यालयमा राखि चौमासिक रूपमा प्रदेश र संघको सम्बन्धित मन्त्रालयमा जानकारी गराउनुपर्नेछ ।
- (ञ) समन्वय समितिले परिचय पत्र दिन भनि ठहर गरेका व्यक्तिलाई स्थानिय तहको कार्यालयले अनुसुचि २ बमोजिमको परिचय पत्र ( अपाङ्गता भएका व्यक्तिहरुलाई ) निशुल्क उपलब्ध गराउनुपर्नेछ ।

(ट) परिचय पत्रमा गाउपालिका नगरपालिकाको प्रमुख प्रशाशकिय अधिकृतको हस्ताक्षर हुनेछ । प्रचलित कानूनको अधिनमा रहि अन्य अधिकृत कर्मचारिलाई समेत अधिकार प्रत्यायोजन गर्न सकिनेछ ।

(ठ) प्रत्यक्ष रूपमा देखिने वा अवलोकन गर्न सकिने शारिरीक, मानसिक वा इन्द्रिय सम्बन्धि क्षतिका हकमा परिचय पत्र प्रदान गर्ने अधिकारीले अवलोकन गरी तत्काल उपयुक्त परिचय पत्र उपलब्ध गराउनुपर्नेछ ।

(ड) प्रत्यक्ष रूपमा नदेखिने वा अवलोकन गर्न नसकिने शारिरीक, मानसिक वा इन्द्रिय सम्बन्धि क्षति भएका वा प्रष्ट रूपमा छुट्याउन समस्या भएका अपाङ्गता भएका व्यक्तिका हकमा समन्वय समितिमा पेश गरी समितिको सिफारिसका आधारमा परिचय पत्र वितरण गर्नुपर्नेछ ।

#### ८. अन्य स्थानिय तहबाट परिचय पत्र वितरण गर्ने :

स्थानिय ठेगानामा बसोबास नभएका र विभिन्न अवरोध तथा शारिरीक मानसिक अवस्थाका गम्भीर्यताको कारण आफ्नो अस्थाई बसोबास भएको जिल्लामा गइ अपाङ्गता परिचयपत्र प्राप्त गर्न असमर्थ व्यक्तिहरुका लागि निजको स्थायी बसोबास भएको स्थानको सम्बन्धित स्थानिय तहबाट परिचयपत्र नलिएको सुनिश्चित भएमा दफा ५ को प्रक्रिया पुरा गरि परिचयपत्र प्रदान गर्न सम्बन्धित स्थानिय तहलाई जानकारी गराउन सकिनेछ ।

#### ९. प्रतिलिपि सम्बन्धि व्यवस्था :

(क) परिचय पत्र हराइ, नासिइ वा विग्रीइ परिचय पत्रको प्रतिलिपि लिनुपर्ने भएमा आफ्नो स्थायी ठेगाना भएको स्थानिय तहको वडा कार्यालयमा यथार्थ विवरण र कारण खुलाई सिफारिसका लागि निवेदन पेश गर्नुपर्नेछ ।

(ख) वडा कार्यालयले सबै व्यहोरा बुझि निवेदकको माग मनासिव देखिएमा परिचय पत्रको प्रतिलिपि उपलब्ध गराउन प्राप्त निवेदन तथा अन्य कागजातको प्रतिलिपि वडा कार्यालयमा राखि निवेदकले पेश गरेको सक्कल कागजात सहित सिफारिस गरि गाउपालिका नगरपालिका स्थानिय वडामा पठाउनुपर्नेछ ।

(ग) स्थानिय तहले सिफारिस सहित प्राप्त भएको निवेदन अपाङ्गताको प्रकृति अनुसार सोभै वा स्थानिय समन्वय समितिमा पेश गरि समितिको निर्णय अनुसार अपाङ्गता परि चय पत्रको प्रतिलिपि निशुल्क उपलब्ध गराउनुपर्नेछ ।

(घ) प्रतिलिपिका लागि प्राप्त भएको निवेदनका विषयमा सो परिचय पत्र वाहक व्यक्तिले पहिले प्राप्त परिचय पत्रमा हेरफेर गर्नुपर्ने देखिएमा स्थानिय सिफारिस समितिमा पेश गरि सो समितिबाट प्राप्त निर्देशन अनुसार गर्नुपर्दछ ।

१०. यस कार्यविधिको प्रतिकुल कार्य भएमा प्रचलित कानूनमा व्यवस्था भए व मोजिम सजाय हुनेछ ।

११. अभिलेख सम्बन्धि व्यवस्था :

(क) सम्बन्धित वडा कार्यालयले आफ्नो क्षेत्रमा भएका कुल अपांगता भएका व्यक्तिहरु तथा अपांगता भएका व्यक्तिहरु मध्ये परिचय पत्र पाएका व्यक्तिहरुको अपांगताको प्रकृति र गाम्भीर्यता लगायत अन्य आवश्यक विवरण खुल्ने गरी नियमित रूपमा अद्यावधिक गरी त्यसको चौमासीक विवरण तयार गरी नियमित रूपमा आफ्नो गाउँपालिका तथा जिल्ला समन्वय समितिलाई समेत पठाउनु पर्नेछ ।

(ख) स्थानिय तहले परिचय पत्र वितरण गरेपछि यसको जानकारी परिचय पत्र प्राप्त गर्ने व्यक्तिको स्थायी ठेगानामा भएको वडा कार्यालयलाई दिनु पर्दछ ।

(ग) यस गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेका कूल अपांगता भएका व्यक्तिहरु तथा अपांगता परिचय पत्र पाएका व्यक्तिहरुको अभिलेख राखी त्यसको चौमासीक प्रगति प्रतिवेदन प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्नेछ ।

## परिच्छेद ५

### विविध

#### १२. विविध

- (क) सबै स्थानिय तहले आ आफ्नो क्षेत्राधिकार भित्र रहेका विकट तथा दुर्गम गाउँहरुमा रहेका अपांगता भएका व्यक्तिहरुका लागि अपांगता परिचय पत्र लगायतका सेवा सरल तरीकाले उपलब्ध गराउन कम्तिमा वर्षको एक पटक ति ठाउँहरुमा परिचय पत्र वितरण सम्बन्धी घुस्ती शिविर संचालन गर्नु पर्दछ ।
- (ख) यो कार्य विधि लागु हुनु अगाडी प्राप्त गरेको अपांगता परिचय पत्र यसै कार्य विधि बमोजिम मानिनेछ ।
- (ग) यस कार्यविधिमा भएको प्रावधान अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन र अन्य प्रचलित कानुनसंग बाझिएमा बाझिएको हदसम्म स्वतः अमान्य हुनेछ ।
- (घ) अपांगता परिचय पत्र वितरण सम्बन्धमा यस कार्यविधिमा उल्लेख नभएको विषयमा अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन र अन्य प्रचलित कानुन बमोजिम हुनेछ ।
- (ड) अपांग परिचय पत्र वितरण निर्देशिका २०६५ बमोजिम भए गरेका काम कारबाही यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ ।
- (च) अपांग परिचय पत्र वितरण निर्देशिका २०६५ खारेज गरीएको छ ।

प्रमाणिकरण मिति : २०७५। १२। २९

आज्ञाले ,

वसुन्धरा पुन

प्रमुख प्रशासकीय अधिकृत

अनुसुची १

अपाङ्गता भएका व्यक्तिको परिचय पत्र पाउनकोलागि दिने निवेदनको ढाँचा

श्री कार्यालय प्रमुख ज्यू

मार्फत .....

गाउँपालिका

फोटो

मिति:

**विषय :** अपाङ्गता भएका व्यक्तिको परिचय पत्र पाउँ ।

महोदय,

म अपाङ्गता भएका व्यक्तिको परिचय पत्र पाउन योग्य भएकोले निम्न लिखित विवरण राखि परिचय पत्र पाउन यो निवेदन पेश गरेको छु । मैले पेश गरेको विवरण ठिक साँचो छु , भुद्धा ठहरेमा प्रचलित कानुन बमोजिमको सजाय भोग्न मञ्जुर छु ।

१. नाम थर :..... उमेर :..... लिङ्ग :.....

२. प्रदेश .....

३. ठेगाना :

क) स्थायी ठेगाना : ..... , वडा नं. .... टोल .....

ख) अस्थायी ठेगाना : ..... , वडा नं. .... टोल .....

ग) सम्पर्क टेलिफोन वा मोबाइल नं.

४. संरक्षक/अभिभावकको नामथर ..... निवेदकको नाता.....

संरक्षक/अभिभावकको टेलिफोन वा मोबाइल नं. ....

५. नेपाल सरकारको परिभाषा र वर्गीकरण अनुसार अपाङ्गताको प्रकार .....

६. नेपाल सरकारको परिभाषा र वर्गीकरण अनुसार अशक्तताको आधारमा अपाङ्गताको प्रकार .....

७. शरीरको अंग, संरचना, प्रणालीमा आएको क्षतिको विवरण :

८. क्षति भएपछि दैनिक क्रियाकलापमा आएको अवरोध वा सिमितताको विवरण

९. अपांगताको कारण उपयुक्त स्थानमा चिनो लगाउनुहोस ।

क) रोगको दीर्घ असर                                  ख) दुर्घटना    ग) जन्मजात

घ) सशस्त्र छन्द    ङ) वंशानुगत कारण    च) अन्य

१०. सहायक सामाग्री प्रयोग गर्नुपर्ने आवश्यकता भएको वा नभएको : उपयुक्त स्थानमा चिनो लगाउनुहोस ।

क) भएको    ख) नभएको

११. आवश्यकता भएको भए कस्तो प्रकारको सहायक सामाग्रीको प्रयोग गर्नुपर्ने हुन्छ ।

१२. सहायक सामाग्री प्रयोग गर्ने गरेको / नगरेको (उपयुक्त स्थानमा चिनो लगाउनुहोस ।

क) गर्ने गरेको    ख) नगर्ने गरेको

१३. सहायक सामाग्रीको प्रयोग गर्ने गरेको भए सामाग्रीको नाम : .....

१४. अन्य व्यक्तिको सहयोग लिनुहुन्छ भने कुन कुन कामको लागि लिनु हुन्छ ।

क) ..... ख) ..... ग) .....    घ) ..... ङ) ..... च) .....

१५. अन्य व्यक्तिको सहयोग लिनुहुन्छ भने कुन कुन कामको लागि लिनु हुन्छ ।

क) ..... ख) ..... ग) .....    घ) ..... ङ) ..... च) .....

१६. पछिल्लो शैक्षिक योग्यता

क) प्राथमिक तह    ख) निम्न माध्यामिक तह    ग) माध्यामिक तह

घ) स्नातक तह    ङ) स्नातक तह    च) स्नातकोत्तर तह

छ) विद्यावारिधी तह

१७. कुनै तालिम प्राप्त गर्नुभएको भए मुख्य तालिमहरुको नाम लेख्नुहोस ।

१८. हालको पेशा :

- क) अध्ययन      ख) कृषि व्यवसाय      ग) स्वरोजगार      घ) सरकारी सेवा  
ड) निजी क्षेत्रमा सेवा      च) केही गरेको      छ) अन्य

### निवेदक

नाम, थर :


हस्ताक्षर :

मिति :



अनुसूची २

अपांगता भएका व्यक्तिको परिचयपत्रको ढाँचा  
दार्मा गाउँपालिका  
कर्णाली प्रदेश, नेपाल



फोटो

परिचय पत्र नं. :

परिचय पत्रको प्रकार :

अपाङ्गता परिचय पत्र

- १) नाम थर :
- २) ठेगाना : प्रदेश ..... जिल्ला..... स्थानिय तह : .....
- ३) जन्म मिति :
- ४) नागरीकता प्रमाण पत्र नं. : .....
- ५) लिंग : ..... ६) रक्त समूह .....
- ७) अपांगताको किसीम : प्रकृतिको आधारमा ..... गम्भिरता .....
- ८) बाबु/आमा वा संरक्षकको नाम थर : .....
- ९) परिचय पत्र बाहकको दस्तखत : .....
- १०) परिचय पत्र प्रमाणित गर्ने :

नाम, थर : .....

हस्ताक्षर : .....

पद : .....

मिति : .....

यो परिचय पत्र कसैले पाएमा नजिकको प्रहरी कार्यालय वा दार्मा गाउँपालिकामा बुझाई दिनुहोला ।



**Darma Rural Municipality**  
**Office of Municipal Executive**  
*Farusachaur, Salyan Karnali Province, Nepal*



ID card No. :

ID Card Type :

**Disability Identity Card**

1) Full Name of Person :

2) Address : Province : ..... District : ..... Local level : .....

3) Date of Birth :

4) Citizenship No. :

5) Sex : ..... 6) Blood Group : .....

7) Type of Disability : On the basis of nature ..... On the basis of Severity  
.....

8) Father/Mother name or Guardian : .....

9) Signature of ID Holders : .....

10) Approved by :

Name : .....

Signature : .....

Designation : .....

Date : .....

"If somebody finds this ID card, please deposit it in the nearby police station or this Darma Rural Municipality City Office."

### अनुसूचि ३

अपाङ्गता भएका व्यक्तिको कार्यालयमा राखिने अभिलेखको ढाँचा

क्रम संख्या

अपाङ्गता परिचयपत्र नम्बरः परिचयपत्रको प्रकार.....

१) नाम, थरः

२) ठेगाना (स्थायी) प्रदेशः जिल्ला: स्थानीय तहः वडा:

३) ठेगाना (अस्थाई) प्रदेशः जिल्ला: स्थानीय तहः

४) जन्म मिति: ५) नागरीकता नम्बरः ६) निः

६) रक्त समुह ७) विवाहित/अविवाहितः

नाम, ११) पछिल्लो शैक्षिक योग्यता:

१२) अध्ययनरत विद्यालय वा कलेजः अध्ययन नगरेको पठाइ

सुविधा लिइ सकेको

१३) पेशा:

१४) अपाङ्गताको किसिमः

क) अपाङ्गताको प्रकृतिको आधारमा.....

आधारमा.....

१८) हाल सहायक सामग्रि पाएको नपाएको

१९) परिचय-पत्र वाहकले प्राप्त गरेका अन्य सेवा सुविधा

२०) परिचय-पत्र वाहकलाई आवश्यक परेका अन्य सेवा, सुविधाहरू

२१) सेवा, सुविधा प्रदान गर्ने निकाय.....

२२) अन्य.....

प्रमाणित गर्ने

अधिकारीको

दस्तखत

नाम, थर

पदः

कार्यालय